



नेपाल राजपत्र

भाग ४

श्री ५ को सरकारद्वारा प्रकाशित

खण्ड ३४) काठमाडौं, साउन १ १९८० ते २०४१ साल (अतिरिक्ताङ्क २२ (ख))

श्री ५ को सरकार
वन तथा भू-संरक्षण मन्त्रालयको
सूचना

औषधि उत्पादन संहिता, २०४१

श्री ५ को सरकारले औषधि दर्ता नियमावली, २०३८ को नियम ११ को प्रयोजनको लागि देहायबमोजिमको औषधि उत्पादन संहिता लागू गरेकोले सर्वसाधारणको जानकारीको लागि यो सूचना प्रकाशित गरेको छ ।

१. संक्षिप्त नाम र प्रारम्भः (१) यस संहिताको नाम “औषधि उत्पादन संहिता, २०४१”

रहेको छ ।

(२) यो संहिता तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस संहितामा “व्यक्ति” भन्नाले औषधि ऐन, २०३५ र औषधि दर्ता नियमावली, २०३८ बमोजिम औषधि उद्योग स्थापना गर्ने र औषधि उत्पादन गर्ने व्यक्ति सम्झनुपर्छ ।

३. संहिताको पालनः (१) प्रत्येक व्यक्तिले यो संहितामा लेखिएका कुराहरूको पालन गर्नु पर्नेछ ।

(२) कुनै व्यक्तिले यो संहितामा लेखिएको कुराको प्रतिकूल आचरण गरेमा निजले संहिताको पालन नगरेको मानिनेछ ।

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ ।

४. उत्पादन भवन रहने स्थान : औषधि उत्पादन हुने भवन देहायको स्थानमा रहेको हुनु हुँदैन :-

- (क) जन-शौचालय वा फोहर पर्यांकन प्रयोग हुने स्थान वा
- (ख) गन्हाउने ग्यांस र धेरै धुंवा आउने स्थान र दूषित वातावरण भएको स्थानमा ।

५. औषधिको उत्पादन भवनभित्र हुनु पर्ने प्रबन्ध : (१) सामान्य प्रबन्ध : औषधि उत्पादन गर्ने प्रयोग हुने भवनभित्र देहायबमोजिम न्यूनतम व्यवस्था हुनु पर्दछ:-

- (क) पर्याप्त पानी, स्वच्छ हावा र भेन्टिलेशन भएको,
 - (ख) आवश्यक विद्युत् शक्ति वा आवश्यक ऊर्जा भएको,
 - (ग) दूषित हावा वा ग्यांस बाहिर निस्कने प्रबन्ध भएको,
 - (घ) स्वस्थ रूपमा काम गर्ने सकिने वातावरण भएको,
 - (ङ) उत्पादन कार्यबाट आएका फोहरहरू जन-स्वास्थ्यमा हानी नहुने गरी पर्यांकने, गाडने, नष्ट गर्ने वा विषालुपन निस्क्रिय बनाउने प्रबन्ध भएको,
 - (च) शौचालय, पर्याप्त पानी र नुहाउने व्यवस्था भएको,
 - (छ) आगोबाट हुने दुर्घटनाबाट बचाउ गर्ने साधनहरूको व्यवस्था र प्रबन्ध भएको,
 - (ज) औषधिको कच्चा पदार्थ नजिसिने गरी सञ्चय गर्ने कक्ष, उत्पादन गर्ने कक्ष र उत्पादित औषधिको सञ्चय गर्ने कक्ष छुट्टा छुट्टै व्यवस्था भएको र
 - (झ) उत्पादन कोठाहरू सधै सका सुग्घर राख्नको लागि प्रबन्ध भएको ।
- (२) विशेष प्रबन्ध: पारेन्टेरल औषधि तयार गर्नको लागि सामान्य प्रबन्धका कुराको अतिरिक्त उत्पादन भवनभित्र असम्बन्धित मानिसहरू पसन नदिनु, धूलो, कीटाणु वा सूक्ष्म जीवाणुबाट आवश्यक मात्रामा मुक्त गर्न सकिने व्यवस्था भएको कोठा हुनु पर्नेछ । अन्य दृष्टिबाट बचाउन उत्पादन गर्ने कक्षमा स्वच्छ वातावरण कायम राख्नु पर्नेछ । यस्तो कोठा देहायबमोजिम हुनु पर्नेछ:-

- (क) कच्चा माल सञ्चय गर्ने, धुने, पखाल्ने, सोलुशन (Solution) बनाउने, भर्ने र भाँडो बन्द गर्ने (Filling & Sealing) स्टेरिलाइजेशन गर्ने, प्याकिङ र लेबल गर्ने र तयारी औषधि सञ्चय गर्ने छुट्टै कोठाको व्यवस्था हुनुको साथै देहायबमोजिम हुनु जरूरी छ :

- (१) धुने पखाल्ने (Clean-up) कोठा सजिलैसित धुन सक्ने गरी भूँ भित्ता चिप्लो (Smooth) सतहको हुनु पर्ने र छानाबाट पानी नछिन्ने हुनु पर्नेछ,

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

- (२) झोल तयार गरिने कोठा धुन हुने गरी भूइँ भित्ता छाना पानी नछिर्ने गरी बनाएको पूर्णतया सफा र वातानुकूलित हुनु पर्नेछ,
- (३) भर्ने र भाँडो बन्द गर्ने कोठामा भूइँ भित्ता छाना पानी नछिर्ने तथा जीवाणुनाशक (Disinfectant) झोलले धुन सकिने गरी बनाइएको हुनु पर्नेछ । यस्तो कोठामा धूलो वा कीटाणु पस्न नसक्ने गरी फिल्टरबाट हावा पस्ने र बाहिरबाट हावा भित्र पस्न नसकिने गरी हावा नियन्त्रणको (Air-lock) व्यवस्था हुनुका साथै सो कोठा धनात्मक चापमा (Positive Pressure) हुनु पर्नेछ ।
- (४) (क) टर्मिनल स्टेरिलाइजेशन (Terminal Sterilisation) नहुने औषधिमा भर्ने र भाँडो बन्द गर्ने कोठा माथि (३) मा उल्लिखित बमोजिम हुनुका साथै सूक्ष्म जीवाणुको कडा नियन्त्रण गर्न आवश्यक व्यवस्था हुनु पर्नेछ । जस्तो:- फुमिगेशन (Fumigation) गर्ने व्यवस्था आदि ।
- (ख) टर्मिनल स्टेरिलाइजेशन हुने औषधिमा माथि (३) मा उल्लेख गरेबमोजिम नै हुनु पर्नेछ ।
- (छ) कच्चा पदार्थ र तयारी औषधिहरू औषधिको गुणस्तरमा प्रतिकूल असर नपर्ने गरी सञ्चय गर्ने व्यवस्था हुनु पर्नेछ ।

६. औषधि उत्पादनको लागि आवश्यक साधनः औषधि उत्पादन गर्ने व्यक्तिले औषधिको बनावट अनुसार उत्पादन कार्यमा प्रयोग हुने देहाधिकमोजिमका साधनहरू जुटाउनु पर्नेछ:-

(क) झोल वर्गमा पर्ने बनावटका औषधिहरू (एलिक्विजर, भिक्सचर, सिरप, लोशन, लिनिमेन्ट ड्रप्स, स्प्रे र ग्यालेनिकल्स आदि) बनाउनको लागि:

- (१) ठीक तरीकाले जोखन सकिने तराजु वा तराजुहरू,
- (२) मिसाउने भाँडोहरू,
- (३) पर्केलिटर (ग्यालेनिकल्सको लागि),
- (४) तताउनु हुने भाँडो वा भाँडोहरू,
- (५) सुहाउँदो तरीकाले मिसाउन सकिने भाँडो वा भाँडोहरू,
- (६) धूलो गर्ने साधन,
- (७) फिल्टर मेशिन वा साधन,
- (८) शीशी वा भाँडोहरूमा औषधि भर्ने मेशिन,
- (९) भरेको औषधिमा अन्य कुरा जस्तो परकण (फोरेन पार्टिकल्स) परेको छ कि भनी निरीक्षण गर्ने साधन,

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित मारिएपछि मात्र लाग्नु हुनेछ।

(१०) बोतल, शीशी वा भाँडोहरू सफा गर्ने र सुकाउने मेशिन वा साधन,

(११) डिआयोनाइजर वा डिस्टिल पानी बनाउने मेशिन र

(१२) नाप्ने भाँडोहरू ।

(ख) मलहम तथा पेष्ट बनाउनको लागि :

(१) ठीक तरीकाले जोखन सकिने तराजु वा तराजुहरू,

(२) मिसाउने भाँडोहरू,

(३) तताउनु हुने भाँडो वा भाँडोहरू,

(४) सुहाउँदो तरीकाले मिसाउन सकिने भाँडो वा भाँडोहरू,

(५) सच्चय गर्ने टचाँक वा भाँडोहरू,

(६) कोलाइडलमिल, ट्रिपलमिल वा अन्य यस्ते मिल (कोलाइडल बनावटको औषधिको लागि),

(७) शीशी वा भाँडोमा मलहम भर्ने साधन वा मेशिन,

(८) पेष्ट फिलिङ मेशिन (पेष्टको लागि),

(९) शीशी वा भाँडोहरू सफा गर्ने साधन वा मेशिन र

(१०) डिआयोनाइजर वा डिस्टिल पानी बनाउने मेशिन ।

(ग) टचाब्लेट र क्याप्सुलको लागि :

(१) ठीक तरीकाले जोखन सकिने तराजु वा तराजुहरू,

(२) डिस्ट्रिंग्रेटर वा धूलो गर्ने मेशिन,

(३) पाउडर मिक्सचर,

(४) मास मिक्सचर,

(५) ग्यानुलेटर,

(६) ताप नियन्त्रण गर्ने हुने ओभन वा ड्रायर,

(७) टचाब्लेट बनाउने मेशिन (टचाब्लेटको लागि),

(८) पिल बनाउने मेशिन (पिलको लागि),

(९) क्याप्सुल भर्ने र क्याप्सुल सिलिङ्ग गर्ने मेशिन (क्याप्सुलको लागि),

(१०) टचाब्लेटकोटिङ्ग मेशिन (कोटेड टचाब्लेट बनाउनको लागि) र

(११) भौतिक गुण परीक्षण गर्ने आवश्यक साधनहरू जस्तोः— डिस्ट्रिंग्रेटर, हार्डनेस टेस्टर (Hardness Tester) इत्यादि ।

(घ) इन्जेक्शनको उत्पादनको लागि :

(१) पाइरोजेनकी डिस्टिल वाटर तयार गर्ने मेशिन,

(२) एम्पुल, भाएल शीशी वा भाँडोहरू सफा गर्ने, धुने र सुकाउने मेशिन,

(३) मिसाउने र तयार गर्ने टचाँकहरू,

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

- (४) अटोकलेभ गर्ने मेशिन,
- (५) कीटाणु नछिन्ने गरी छान्न सकिने फिल्टर,
- (६) फिलिङ्ग गर्ने, बिर्को बन्द गर्ने, सिलिङ्ग गर्ने मेशिन,
- (७) इन्स्पेक्शन गर्ने मेशिन,
- (८) चुहेको जाँचने मेशिन र
- (९) एसेप्टिक कण्डिशन (Aseptic condition) मा उत्पादन गर्नु पर्ने औषधिहरूको हकमा विभागले निर्णय गरी दिएका साधन वा मेशिनहरू ।

७ कच्चा पदार्थ : (१) औषधि उत्पादनमा प्रयोग हुने सबै प्रकारका कच्चा पदार्थहरूको गुणस्तर आधिकारिक औषधि संग्रह, अन्य ग्रन्थ वा सम्बन्धित स्तर अन्तर्गत कायम भएको हुनुपर्दछ । यस्ता पदार्थहरूको प्रचलन गर्दा देहाधबमोजिमका कुराहरू अपनाउनुपर्दछः—

- (क) सम्बन्धित पदार्थ हो वा होइन भन्ने परीक्षण गर्नु पर्ने,
- (ख) गुणस्तर नियन्त्रणबाट विश्लेषण गराई प्रमाणित भएको हुनु पर्ने,
- (ग) गुणस्तर नियन्त्रणबाट स्वीकृति दिइएका कच्चा पदार्थहरूको तोकेको बमोजिम लेबुल गरी अन्य पदार्थसँग नमिसिने गरी राख्ने र
- (घ) परीक्षणबाट उत्पादन कार्यमा प्रयोग गर्न नमिल्ने देखिएका वा काम नलाग्ने भनिएका कच्चा पदार्थहरू प्रयोगमा नल्याउने गरी छुट्टाउनु पर्ने ।

(२) कच्चा पदार्थको अभिलेख : यस प्रकारको अभिलेखमा कच्चा पदार्थको नाम, स्रोत (उत्पादन र व्याच नम्बर) प्राप्त गरेको परिमाण, प्राप्त गरेको मिति, परीक्षण गरेको मिति, सञ्चय तरीका गुणस्तर नियन्त्रणबाट प्रयोग गर्न स्वीकृति दिइएको मिति, उत्पादनमा प्रयोग भएको परिमाण, सञ्चयमा मौज्दात रहेको परिमाण आदि कुरा खुलाउनुपर्दछ ।

८ उत्पादन कार्य : यस संहिताको दफा १३ मा उल्लेख गरेबमोजिम विशेषज्ञको रेखदेख तथा जिम्मेवारीमा औषधि उत्पादन कार्य गर्नुपर्दछ । औषधि उत्पादन कार्य निम्नलिखित कुराहरूमा ध्यान दिनुपर्दछः—

- (क) उत्पादन शुरू गर्नुपर्न्दा अगावै सम्बन्धित औजार वा साधन वा मेशिन र कोठा राम्रोसँग सफा गरी आवश्यकता अनुसार स्टेरिलाइजसमेत गर्नुपर्दछ,
- (ख) औषधि उत्पादनको लागि प्रयोग गरिने सबै सामान मेशिन र भाँडोहरू उत्पादन अवधिभर स्पष्टसँग सम्बन्धित औषधि बनाउने गरी लेबुल लगाउनु पर्नेछ,

आधिकारिकता मुख्य विभागबाट प्रमाणित गरिएपछि मात्र लागू हुनेछ।

- (ग) उत्पादन कार्यमा लाग्ने व्यक्तिले ठोक तरीकासँग शरीरका विभिन्न अङ्गहरू ढाक्ने गरी लुगा, जुत्ता, टोपी, मास्क, पञ्जा र चश्मा (सेफ्टी गगल्स) आदि लगाउनुपर्दछ,
- (घ) पारेन्टरल औषधि उत्पादन गर्ने कक्षभित्र पस्तु अगावै जीवाणुनाशक झोलले हात धुनुपर्दछ,
- (ङ) औषधि उत्पादन कार्यमा लाग्ने व्यक्तिलाई कुनै सख्ता रोग लागेको हुनु हुँदैन। उक्त व्यक्तिको स्वास्थ्य समय समयमा परीक्षण भएको हुनुपर्दछ,
- (च) उत्पादनको लिखित निर्देशनः प्रत्येक औषधिको उत्पादनविधि र उत्पादन सम्बन्धमा दिइने निर्देशनहरू जिम्मेवार विशेषज्ञहरूको सुपरिवेक्षणमा तथार भएको हुनुपर्दछ। यस प्रकारका लिखित निर्देशनहरूमा प्रत्येक औषधिको लागि देहायबमोजिमका विधि तथा मार्गदर्शन हुनुपर्दछः—
- (१) उत्पादन हुने औषधिको नाम, बनावट, प्रकार, किसिम र सक्रिय तत्वको परिमाण र फर्मुला,
 - (२) औषधि उत्पादन विधि,
 - (३) औषधि उत्पादन कार्यको विभिन्न चरणमा औषधि सञ्चय हुने गरी राख्ने भाँडोहरूमा व्याच नं. र औषधिको नाम स्पष्ट लेबुल गर्ने,
 - (४) प्रत्येक औषधिमा प्रयोग हुने कच्चा पदार्थको गुणस्तर, परिमाण वा पहिचान गर्ने उपाय उत्पादन भैसकेपछि या उत्पादन कार्य अन्तर्गत जुनसुकै अवस्थामा पनि पहिचान गर्न सकिने हुनुपर्दछ,
 - (५) उत्पादनको प्रत्येक अवस्थाहरूमा गर्नुपर्ने गुण नियन्त्रण, परीक्षण विश्लेषणको विधि तथा विवरण र यी कार्य गर्ने शाखाहरूको नाम सम्बन्धित व्यक्तिहरूको पद स्पष्ट रूपमा उल्लेख भएको र
 - (६) अर्ध तयारी औषधि र तयारी औषधिको सञ्चयस्थान सम्बन्धित निर्देशन।
 - (७) कुनै औषधिको उत्पादन कार्य शुरू हुने कोठामा सम्बन्ध नभएको औषधि वा पदार्थहरू छुट्टै ठाउँमा नझुविक्ने तरीकाले राख्नुपर्दछ,
 - (ज) स्टेरिलाइज गरिने औषधिहरूको उत्पादनको लागि अपनाउनु पर्ने विधि अनुसार उचित तरीका र होशियारीसाथ उत्पादन शुरू गर्नुपर्दछ। यस्तो औषधिमा प्रयोग हुने कुन कुरा स्टेरिलाइज भैसकेको छ कुन नभएको हो सोको प्रष्टसँग लेबुल गर्नुपर्दछ,
 - (झ) विषादि औषधिहरू र एन्टिबायोटिकसहरूको जोखने, भिसाउने, धूलो गर्ने, ट्याब्लेट बनाउने वा क्याप्सुलभित्र राख्ने कार्य बेग्ला बेग्लै कोठामा गर्नुपर्दछ। यी कोठाहरूको हावा अलग अलग रूपमा बाहिर निस्क्ने राम्रो व्यवस्था हुनुपर्दछ,

(अ) उत्पादनको व्याच रेकर्डः उत्पादन रेकर्डमा कुनै पनि औषधिको उत्पादनको प्रत्येक व्याचको पूर्ण रूपमा लेखाजोखा र विवरण हुनुपर्दछ । उत्पादन विधि अनुरूप पूर्ण रूपमा औषधिको उत्पादन गरे नगरेको, परीक्षण भए नभएको कुराहरू तथा परीक्षण वा विशेषण गर्नेको नाम उत्पादन रेकर्डमा उल्लेख हुनुपर्दछ । उत्पादन रेकर्डका साथै अलग रूपमा व्याच रेकर्डको पनि व्याचस्था गरी कम्तीमा ५ वर्षसम्म सुरक्षित राख्नुपर्दछ । व्याच रेकर्डमा देहायको कुराहरू समावेश हुनुपर्दछः—

- (१) औषधिको नाम, बनावट र फर्मुला,
 - (२) उत्पादन शुरू गरेको मिति,
 - (३) उत्पादन समाप्त भएको मिति,
 - (४) व्याच जानकारी दिने संख्या वा सङ्केत,
 - (५) व्याचमा प्रयोग भएको कब्दा पदार्थको परिमाण र पहिचान गरिएको तरीका,
 - (६) प्रत्येक अवस्थामा प्राप्त हुने सैद्धान्तिक (Theoretical) उत्पादन परिमाण र प्राप्त भएको व्यवहारिक (Practical) उत्पादन परिमाण,
 - (७) उत्पादनमा प्रत्येक अवस्थामा अपनाइएको विधि र सावधानी तथा विशेष कुनै कुरा ध्यानमा आएको वा देखिएको भए सोको उल्लेख गरिएको नियमित रूपमा सही गरिएको रेकर्ड,
 - (८) उत्पादन नियन्त्रणका लागि अपनाइएका प्रक्रियाहरू र त्यसको नतीजा,
 - (९) वास्तविक लेबुलको नमूना,
 - (१०) उत्पादनमा प्रयोग भएका मेशिन र सोको अवधि तथा प्याकिङ सामानहरूको विवरण,
 - (११) उत्पादनप्रति उत्तरदायी हुने विशेषज्ञको सही र मिति र
 - (१२) सम्बन्धित व्याचको औषधि तोकिए अनुसारको स्तर अन्तर्गत छ छैन त्यसको पूर्ण जानकारी दिने गुणस्तर नियन्त्रणको प्रतिवेदन,
 - (ट) उत्पादन गरिएका औषधिहरूमा ऐन नियमले तोकिएबमोजिम लेबुल लगाउनु पर्नेछ र
 - (ठ) उत्पादित औषधिहरूको लेबुलमा उत्पादन मिति र आवश्यकतानुसार म्याद नाइने मिति खुलाउनु पर्नेछ ।
६. गुणस्तर नियन्त्रणः औषधिको उत्पादन गर्ने प्रत्येक उद्योगले औषधिको गुणस्तर नियन्त्रणको लागि स्वतन्त्र रूपमा उत्तरदायित्व सुम्पिएको आफ्नै एक गुणस्तर आधिकारीकृत अद्वितीय विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ ।

नियन्त्रण इकाइको व्यवस्था गर्नुपर्दछ । औषधि उत्पादनमा प्रयोग हुने कुनै पनि कच्चा पदार्थ, उत्पादनमा रहेको औषधिहरू र उत्पादन भएको औषधिको गुणस्तर र स्थायित्व (स्टाचाबिलिटी) कायम गर्नु यसको प्रमुख काम हो र औषधिको उत्पादन प्रक्रियामा गुणस्तर नियन्त्रणको लागि विभिन्न सहयोग गर्नु यसको कर्तव्य हो । यस अन्तर्गत एक प्रयोगशाला हुनु अनिवार्य छ । उत्पादनमा रहेको वा उत्पादन समाप्त भएको औषधिहरूको गुणस्तरसम्बन्धी परीक्षण र विश्लेषणको लागि प्रयोगशालामा प्रर्याप्त मात्रामा कर्मचारीहरू र साधनहरूको व्यवस्था हुनुपर्दछ । यस प्रकारको व्यवस्था अन्तर्गत विभागले तोकेको न्यूनतम गुणस्तर नियन्त्रण प्रक्रिया सम्बन्धित उद्योगबाटै सञ्चालन गरी अन्य विशेष प्रकारको गुणस्तर नियन्त्रण कार्य विभागबाट स्वीकृत अन्य प्रयोगशालामार्फत पनि गराउन सक्नेछ ।

१०. औषधिको गुण नियन्त्रणको लागि आवश्यक पर्ने साधनहरू : कुनै पनि औषधिको गुणस्तर मूल्याङ्कन गर्न वा गुण नियन्त्रणको लागि आवश्यक पर्ने विधि र साधनहरू नेपाल आधिकारिक औषधि संग्रह तथा विभागबाट स्वीकृत अन्य ग्रन्थ र स्वीकृत स्तरमा उल्लेख भएबमोजिम हुनेछ ।

११. गुण नियन्त्रण प्रक्रिया: गुणस्तर नियन्त्रण गर्नेले देहायबमोजिमका मुख्य कामहरू गर्नुपर्दछः—

(क) प्रत्येक औषधिको परीक्षण वा विश्लेषण गर्नको लागि विस्तृत रूपमा विधि वा जानकारी तयार गर्ने,

(ख) प्रत्येक व्याचमा प्रयोग हुने कच्चा पदार्थको परीक्षण विश्लेषण गर्नेले उत्पादनमा प्रयोग गर्ने स्वीकृति दिने,

(ग) प्रत्येक व्याचको अर्ध प्रशोधित औषधिको परीक्षण र विश्लेषण गर्ने र उत्पादन कार्यमा अधि बढ्न स्वीकृति दिने,

(घ) तयार भएको औषधिहरूको परीक्षण र विश्लेषण गरी सञ्चय वा विक्री-वितरणमा ल्याउन स्वीकृति दिने,

(ङ) औषधिको प्याकिङ्ग गर्न र लेबुल गर्न प्रयोग हुने सामानहरू तथा अन्तिम प्याकिङ्गमा प्रयोग हुने साधनहरूको नियन्त्रण गर्ने र उपयोगमा ल्याउन स्वीकृति दिने,

(च) कुनै पनि कच्चा पदार्थ, अर्ध प्रशोधित पदार्थ वा उत्पादित औषधिको सञ्चय गरिएको अवस्था कस्तो छ सोको मूल्याङ्कन गर्ने,

(छ) कच्चा पदार्थ, अर्ध प्रशोधित पदार्थ वा उत्पादित औषधिको गुण र स्थायित्वको मूल्याङ्कन गर्ने,

(ज) उत्पादन हुने औषधिको एक्सपाएरी डेट तथा तख्तामा राख्दा त्यसमा आउने परिवर्तन सम्बन्धित स्तर निर्धारण गर्ने, आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ ।

- (अ) गुण नियन्त्रणसम्बन्धी आन्तरिक विधि निर्धारण गर्ने,
- (ब) आफ्नो कार्यक्षेत्रको उत्तरदायित्व राम्रोसँग बहन गर्न गुणस्तर नियन्त्रणले विश्लेषण कार्यको लागि आवश्यक स्थाम्पुलहरू उचित विधि अनुसार संलग्न गरी लेबुल गर्ने तथा केही भाग भविष्यमा परी आउने विश्लेषणको लागि सुरक्षित राख्ने र
- (ट) बिक्री-वितरणमा भएका औषधिहरूको पनि समय समयमा नमूना लिएर गुणस्तर र स्थायित्व (स्टचाबिलिटी) सम्बन्धी अध्ययन गर्ने ।

१२. परीक्षण विश्लेषण अभिलेखः यस प्रकारका अभिलेख वा रेकर्ड किताबमा निम्न-लिखित कुराहरू हुनेछन् ।

- (क) कच्चा पदार्थ र उत्पादन प्रक्रियाको विभिन्न चरणको विश्लेषणको नतीजा र उत्पादन भएको औषधिको अन्तिम मूल्याङ्कन र सम्बन्धित औषधिको स्तर अन्तर्गत विश्लेषण परीक्षण भएको छ वा छैन सोको निर्णय,
- (ख) आधिकारिक ग्रन्थ वा स्वीकृत विश्लेषण विधि अनुसार प्रयोग गरिएको विधि र स्तरको विवरण,
- (ग) विश्लेषण, परीक्षण गर्ने व्यक्तिको सही र
- (घ) जिम्मेवार विशेषज्ञले पुनरावलोकन गरेको मिति र सही ।

१३. प्याकिङ्ग र लेबुलः लेबुल र प्याकिङ्गका साधनहरू सञ्चित गरेको कक्षभित्र सम्बन्धित व्यक्ति वा सोको उपस्थितिमा मात्र अन्य व्यक्ति पस्न पाइनेछ । प्याकिङ्ग र लेबुल गर्दा हुने गलतीहरू रोक्न आवश्यक संख्यामा मात्र लेबुल र प्याकिङ्गका साधनहरू सञ्चय कक्षबाट वितरण गर्नु पर्नेछ र सम्बन्धित व्यक्तिले मात्र उक्त साधनहरू चलाउन पाइनेछ । कुनै व्याचको औषधि प्याकिङ्ग वा लेबुल गर्नु अगावै गुणस्तर नियन्त्रकले सो औषधिको प्याकिङ्ग गर्न स्वीकृति दिनु पर्नेछ । प्याकिङ्ग र लेबुलका साधनहरू विशेषज्ञको माग फाराम बमोजिम राम्रोसँग जाँचेर सञ्चय गरेको ठाउँबाट सम्बन्धित व्यक्तिले मात्र झिक्ने गर्नुपर्दछ । माग फाराममा माग गर्ने व्यक्तिको सही, माग गरेको लेबुल र प्याकिङ्ग गर्ने साधनको किसिम, परिमाण र मिति प्रष्ट उल्लेख हुनुपर्दछ । प्याकिङ्गको संख्या र माग गरी प्राप्त गरिएको संख्या तुलना गरी बाँकी प्रयोग नगरिएका लेबुल र प्याकिङ्गको संख्या निकालनुपर्दछ । प्रयोग गर्न नमिल्ने लेबुल र प्याकिङ्गका साधनहरू आवश्यक व्यवस्था मिलाई नष्ट गर्नेतर्फ कारबाई गर्नुपर्दछ । यदि कुनै लेबुल र प्याकिङ्गका साधनहरू नपुग भएमा जाँचबुझ गर्नुपर्दछ ।

तयारी औषधिमा लगाइने लेबुलमा कम्तीमा निम्न कुराहरू खुलेको हुनुपर्दछ :

- (क) औषधिको नाम र परिमाण ,
- (ख) उत्पादन अन्तर्जापत्र नं.,
आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

(ग) सक्रिय तत्व वा तत्त्वहरूको सूची (ल्यसको परिमाणसहित),

(घ) व्याच नम्बर,

(ङ) औषधि उत्पादन गरेको मिति,

(च) म्याद नाध्ने मिति (आवश्यक भएको औषधिमा),

(छ) सञ्चयको अवस्था र आवश्यक सावधानीको जानकारी,

(ज) प्रयोग गर्ने तरीका,

(झ) उत्पादनकर्ताको नाम र ठेगाना,

(ञ) औषधिको समूह र

(ट) देवनागरी लिपिमा औषधिको नाम ।

१४. उत्पादनकर्ताले राख्नु पर्ने बिक्री-वितरणसम्बन्धी अभिलेख : उत्पादन भएको कुनै पनि औषधि बिक्री-वितरणमा पठाउनको लागि सो औषधिको आवश्यक विवरण प्रष्ट बुझ्न सकिने गरी अभिलेख राख्नुपर्दछ । कुनै पनि औषधिको रिकल गर्नु परेमा यस प्रकारको अभिलेखबाट सहयोग पुग्न सक्ने हुनुपर्दछ ।

१५. अन्य अभिलेखहरू : फिर्ता आएका, रिकल भएका, म्याद नाघेका, नष्ट भएका; नष्ट गरिएका वा कुनै प्रकारले गुणयुक्त र जनसुरक्षित नहुने गरी उत्पादन भएका औषधिहरूको पनि उचित रूपमा अभिलेख राख्नुपर्दछ । यस प्रकारका औषधिहरू-मध्ये कुनै औषधि बिक्री-वितरणमा ल्याउन पुनः प्रशोधन गरिएको भए सोको निर्णय, प्रशोधन गरिएको मिति, प्रशोधनको तरीका र पुनः बिक्री-वितरणसम्बन्धी अभिलेखसमेत राख्नुपर्दछ ।

१६. प्राविधिक कर्मचारी : (१) कुनै पनि औषधिको उद्योग स्थापना गर्ने व्यक्तिले औषधिको उत्पादन प्रक्रिया रेखदेख गर्नको निमित्त निम्नलिखित योग्यता भएको कमसेकम एक विशेषज्ञको व्यवस्था गर्नुपर्दछ :

(क) फर्मासीमा स्नातक वा

(ख) फर्मास्यूटिकल रसायन शास्त्रमा स्नातकोत्तर उपाधि वा

(ग) रसायन शास्त्रमा स्नातकोत्तर उपाधि प्राप्त गरी औषधि उत्पादन कार्यमा ३ वर्षको अनुभवी ।

(२) कुनै पनि औषधिको उद्योग स्थापना गर्ने व्यक्तिले औषधिको गुणस्तर नियन्त्रणको रेखदेख गर्नको निमित्त निम्नलिखित योग्यता भएका कमसेकम एक विशेषज्ञको व्यवस्था गर्नुपर्दछ :

(१) फर्मासीमा स्नातक वा

(२) फर्मास्यूटिक्स वा रसायन शास्त्रमा स्नातकोपाधि ।

आवकारकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ ।

१७. विविधः

- (क) सबै प्रकारका अभिलेख र रेकर्ड किताबहरू ठीक तवरले राख्नुपर्दछ,
- (ख) उत्पादन वा विश्लेषणसम्बन्धी कार्यको लागि आवश्यक संख्यामा कर्मचारी राख्नुपर्दछ,
- (ग) उत्पादन भएको औषधिको सेवनबाट कुनै पनि प्रकारको नोकसान भएको वा प्रतिकूल असर परेको थाहा भएमा वा प्रतिवेदन प्राप्त भएमा उत्पादनकर्ताले सो औषधिको गुण र उत्पादन प्रक्रियामा पुनरावलोकन गरी तुरन्त चाहिंदो प्रकारको सावधानी लिनुपर्दछ,
- (घ) फिर्ता आएका वा रिकल भएका औषधिहरू पुनः प्रशोधन गरी बिक्री-वितरणमा ल्याउनको लागि उचित रूपमा परीक्षण, विश्लेषण र मूल्याङ्कन गराउनुपर्दछ,
- (ङ) उत्पादनकर्ताले विशेषज्ञहरूको एक टोली बनाई उत्पादन भएको औषधिहरूको गुणस्तर नियन्त्रण र उत्पादन नियन्त्रण कार्यहरूको समय समयमा मूल्याङ्कन गराउनुपर्दछ र
- (च) माथि उल्लिखित वर्ग विभाजनभित्र नपरेका वा अन्य बनावटका औषधिहरू बनाउनको लागि विभागले तोकिदिएका साधन वा मेशिनहरू प्रयोग गर्नुपर्दछ ।

आज्ञाले,
जितेन्द्रलाल मास्के
श्री ५ को सरकारको सचिव

३०९

श्री ५ को सरकारको छापाखाना, सिंहदरबार, काठमाडौंमा मुद्रित ।
आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

सिंहासन विनाशक द्वारा विमुक्ति करवाया गया था। इसके बाद उत्तराखण्ड की ओर आक्रमण करने वाले अंग और चंद्रघटा द्वारा विजय हासिल की गयी। इसके बाद उत्तराखण्ड की ओर आक्रमण करने वाले अंग और चंद्रघटा द्वारा विजय हासिल की गयी। इसके बाद उत्तराखण्ड की ओर आक्रमण करने वाले अंग और चंद्रघटा द्वारा विजय हासिल की गयी। इसके बाद उत्तराखण्ड की ओर आक्रमण करने वाले अंग और चंद्रघटा द्वारा विजय हासिल की गयी।

302

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागू हुनेछ।